

Primary Menu (2 options) - October 2018 - April 2019

हफ्ता १	सोबार	टमंगलवार	बुधवार	बिहिबार	शुक्रवार
२९/०९/१८	कुखुरा बार्बिक्यु टुक्रा परेको आलु	गाईको मासु रोस्ट गरेको, नुनिलो मालपुवा, रोस्ट गरेका आलु, ग्रेभि	ससेज रोल, आलुको चोखा,	कुखुराको मासु रोस्ट गरेको, रोस्ट गरेका आलु, ग्रेभि	माछाको टुक्रा, आलुको चिप्स र टमाटरको सस
१९/११/१८	म्याकरोनि चिज पउरोटिको टुक्रामा लसुन दलेको	नुनिलो कोर्नको मिन्स, नुनिलो मालपुवा, रोस्ट गरेका आलु, ग्रेभि	मार्गारिटा पिजा	शकाहारी ससेज, रोस्ट गरेका आलु, ग्रेभि	करि हालेको तरकारी पफ आलुको चिप्स
१४/०९/१९	हरियो बोडी	तिन किसिमको तरकारी	बारिको मटर र मिठो मकै	सिजनमा हुने गजर र सुइड, ब्रोकाउलि	बारिको मटर वा बेकड बिन्स
०४/०२/१९	आईसक्रिम, स्मुदिहरु, स्याउको ललिपप	चकलेट र मुन्तलाको केक	फलफुलको फ्ल्यापज्याक	सानो बिस्कट र फलफुलका टुक्राहरु	बिभिन्न ठण्डा मिठाईहरुबमट रोज्न पाउने
हफ्ता २	सोबार	मंगलवार	बुधवार	बिहिबार	शुक्रवार
०५/११/१८	ग्रिल गरेको कुखुरा टुक्रा परेको आलु	सुँगुरको मासु रोस्ट गरेको, रोस्ट गरेका आलु, ग्रेभि	ग्रिल गरेका कोर्नको ससेज, आलुको चोखा,	कुखुराको मासु रोस्ट गरेको, रोस्ट गरेका आलु, ग्रेभि	माछालाई पिठोमा दलेको आलुको चिप्स र टमाटरको सस
२६/११/१८	ईटालियन टमाटर हालेको पास्ता पउरोटिको टुक्रामा लसुन दलेको	शकाहारी ससेजको पफ, रोस्ट गरेका आलु, ग्रेभि	मार्गारिटा पिजा	टमाटर र तरकारी हालेको पास्ता, पउरोटिमा लसुन दलेको	गलियो आलु र दाल भात र नान
१७/१२/१८	हरियो बोडी	तिन किसिमको तरकारी	बारिको मटर र मिठो मकै मिसाएको	लामो गजर र ब्रोकाउलि टुप्पो मिसाएको	बेकड बिन्स वा बारिको मटर
२१/०९/१९	आईसक्रिम, स्मुदिहरु, स्याउको ललिपप	स्याउ र ब्याकबेरी खाटको कपकेक	बिभिन्न ठण्डा मिठाईहरुबमट रोज्न पाउने	सानो बिस्कट र फलफुलका टुक्राहरु	शरद ऋतुको केक
११/०३/१९					
०९/०४/१९					
हफ्ता ३	सोबार	मंगलवार	बुधवार	बिहिबार	शुक्रवार
१२/११/१८	सुँगुरको ससेज, आलुको चोखा, ग्रेभि	गाईको मासु रोस्ट गरेको, नुनिलो मालपुवा, रोस्ट गरेका आलु, ग्रेभि	बबल साल्मन टुक्रा परेको आलु	सुँगुरको मासु रोस्ट गरेको, रोस्ट गरेका आलु, ग्रेभि	माछाको टुक्रा, आलुको चिप्स र टमाटरको सस
०३/१२/१८	कोर्नको टुक्रा, आलुको चोखा, ग्रेभि	शकाहारी ससेज सँग शकाहारी ग्रेभि, रोस्ट गरेका आलु	मार्गारिटा पिजा	कोर्नको कोर्मा, भात र नान	शकाहारी बलहरु, टमाटरको सस हालेको पास्ता
०७/०९/१९	ब्रोकाउलिको टुप्पो	तिन किसिमको तरकारी	बारिको मटर र मिठो मकै मिसाएको	सिजनमा हुने गोभि र गजर	बारिको मटर
२८/०९/१९	आईसक्रिम, स्मुदिहरु, स्याउको ललिपप	जाडोको मसलाहालेको स्याउको कम्बल	गुलियो बिस्कट	चकलेट ब्राउनि	बिभिन्न ठण्डा मिठाईहरुबमट रोज्न पाउने
१८/०३/१९					
बैकल्पिक मिठाई (dessert)		केरा, स्याउ, सुन्तला, जैविक (organic) दहि, चामलको खिर (rice pot), फलफुलको भाँडा (fruity pot), चिज र नमिकन बिस्कीट, फलफुलको जेलि, जेलि वा स्मुदिहरु			
हरएकदिन उपल्भद हुने आईटमहरु		पउरोटि, सलाद			